

# Exo

## Chapter 35

Nepali Interlinear

Reference: Nepali ERV

אלה	אלהם	ויאמר	ישאל	בני	עדת	כל	את	מושלה	ויקהל	1
यी-हुन्	तिनीहरूलाई	र-भने	इसाएलका	इसाएलका-सन्तानहरूको	समुदाय	सबै	ती	मोशाले	र-भेला-गरे	
<a href="#">H0428</a>	<a href="#">H0413</a>	<a href="#">H0559</a>	<a href="#">H3478</a>		<a href="#">H5712</a>	<a href="#">H3605</a>	<a href="#">H0853</a>	<a href="#">H4872</a>	<a href="#">H6950</a>	
			אתם:	לעשת	יהנה	צנה	אשר	הדברים		
			तिनीहरूलाई	गर्न	परमप्रभुले	आज्ञा-दिनुभएको-छ	जुन	वचनहरू		
			<a href="#">H0853</a>		<a href="#">H3068</a>	<a href="#">H6680</a>		<a href="#">H1697</a>		

मोशाले सबै इसाएलीहरूलाई एक जगामा भेला पारे अनि तिनीहरूलाई भने, “परमप्रभुका आज्ञाहरू म तिमीहरूलाई भन्छु।

שבתון	שבת	קדש	לכם	יהיה	השביעי	וביום	מלאכה	תעשה	ימים	ששת	2
विश्राम-दिन	विश्रामको	पवित्र	तिम्रो-लागि	हुनेछ	दिनमा	तर-सातौं	काम	काम-गरिनेछ	दिन	छ	
<a href="#">H7677</a>	<a href="#">H7676</a>	<a href="#">H6944</a>		<a href="#">H1961</a>	<a href="#">H7637</a>	<a href="#">H3117</a>	<a href="#">H4399</a>		<a href="#">H3117</a>	<a href="#">H8337</a>	
				יומת:	מלאכה	בו	העשה	כל	ליהנה		
				मारिनेछ	काम	त्यसमा	काम-गर्छ	जो-कोहीले	परमप्रभुको-लागि		
				<a href="#">H4191</a>	<a href="#">H4399</a>			<a href="#">H3605</a>	<a href="#">H3068</a>		

“काम गर्नको निम्ति छ दिन छ र सातौं दिन तिमीहरूको निम्ति विश्राम गर्ने विशेष दिन हो। सात दिन परमप्रभुलाई समर्पण गरिएको हो। कुनै पनि मानिस जसले विश्राम दिनमा काम गर्छ त्यो मारिनु नै पर्छ।

פ	השבת:	ביום	משבת	בכל	אש	תבערו	לא	3
—	दिनमा	विश्रामको	बसोबासमा	तिम्रो-कुनै-पनि	आगो	जलाउ	नजलाउ	
	<a href="#">H7676</a>	<a href="#">H3117</a>	<a href="#">H4186</a>	<a href="#">H3605</a>	<a href="#">H0784</a>		<a href="#">H3808</a>	

विश्राम दिनमा तिमीहरूले तिमीहरू बसेको भूमिमा आगो पनि बाल्नु हुँदैन।”

אשר	הדבר	זה	לאמר	ישאל	בני	עדת	כל	אל	מושלה	ויאמר	4
जुन	कुरा-हो	यो	भने	इसाएलका	इसाएलका-सन्तानहरूलाई	समुदाय	सबै	तिर	मोशाले	र-भने	
	<a href="#">H1697</a>	<a href="#">H2088</a>	<a href="#">H0559</a>	<a href="#">H3478</a>		<a href="#">H5712</a>	<a href="#">H3605</a>	<a href="#">H0413</a>	<a href="#">H4872</a>	<a href="#">H0559</a>	
								לאמר:	יהנה	צנה	
								भनेर	परमप्रभुले	आज्ञा-दिनुभएको-छ	
								<a href="#">H0559</a>	<a href="#">H3068</a>	<a href="#">H6680</a>	

इसाएलका सबै मानिसहरूलाई मोशाले भने, “परमप्रभुले दिनु भएको आज्ञा यही हो।

תרומת	את	יביאה	לבן	נדב	כל	ליהנה	תרומה	מאתכם	קחו	5	
भेटी	त्यो	ल्याओस्	हृदय	ईच्छुक-हृदयको	जसको-पनि	परमप्रभुको-लागि	भेटी	तिम्रो-बीचबाट	ल्याओ		
<a href="#">H8641</a>	<a href="#">H0853</a>	<a href="#">H0935</a>		<a href="#">H5081</a>	<a href="#">H3605</a>	<a href="#">H3068</a>	<a href="#">H8641</a>	<a href="#">H0854</a>	<a href="#">H3947</a>		
								ונקשת:	וכסף	זהב	
								र-काँसा	र-चाँदी	सुन	
									<a href="#">H3701</a>	<a href="#">H2091</a>	<a href="#">H3068</a>

परमप्रभुको निम्ति विशेष उपहारहरू भेला गर। तिमीहरू प्रत्येकले के चढाउन चाहन्छौ हृदयले निर्णय गर। त्यसपछि परमप्रभुलाई चढाउन उपहार लिएर आउनु पर्छ। सुन, चाँदी, काँसा,

ועזים:	ושש	שני	ותולעת	וארנמן	ותכלת	6
र-बाखाको-रौं	र-मसिनो-कपडा	रङ्गको	र-किर्मिजी	र-बैजनी	र-नीलो-कपडा	
<a href="#">H5795</a>		<a href="#">H8144</a>		<a href="#">H0713</a>	<a href="#">H8504</a>	

निलो, बैजनी अनि रातो धागो र मसिनो सुती कपडा, र बाखाको भुत्ला,

שָׂטִיִּים	נַעֲרֵי	הַחֲשִׁים	וְעֵרַת	מְאָרְמִים	אֵילִם	וְעֵרַת	7
काठ	र-शिष्टिम	टहश-छालाको	र-छालाहरू	रातो-रङ्गको	भेडाको	र-भेडाको-छालाहरू	
<a href="#">H7848</a>	<a href="#">H6086</a>	<a href="#">H8476</a>	<a href="#">H5785</a>	<a href="#">H0119</a>		<a href="#">H5785</a>	

तन्काएको बाख्राको छाला, नरम छाला र बबुलको काठ।

הַסְּמִים	וְלִקְטָרֶת	הַמְּשֻׁחָה	לְשֶׁמֶן	וּבְשָׂמִים	לְמָאֹר	וְשֶׁמֶן	8
धूपको-लागि	र-सुगन्धित	तेलको-लागि	अभिषेकको	र-मसलाहरू	बत्तीको-लागि	र-तेल	
<a href="#">H5561</a>	<a href="#">H7004</a>		<a href="#">H8081</a>	<a href="#">H1314</a>	<a href="#">H3974</a>	<a href="#">H8081</a>	

दीयोको निम्ति तेल, अभिषेक तेल बनाउनको निम्ति मसला र सुगन्धित धूपको निम्ति मसला।

וְלֶחָשֵׁן	לְאֶפֶד	מִלְאִים	וְאֲבָנֵי	שֶׁהֵם	וְאֲבָנֵי	9
र-छातीपट्टीको-लागि	एपोदको-लागि	जडाउको	र-जडाउको-ढुङ्गाहरू	सोहमको	र-सोहम-ढुङ्गाहरू	
<a href="#">H2833</a>	<a href="#">H0646</a>	<a href="#">H4394</a>	<a href="#">H0068</a>	<a href="#">H7718</a>	<a href="#">H0068</a>	

गोमेदक-रत्न तथा एपोदमा र न्यायको थैलीमा कुदाउने अरू रत्नहरू ल्याऊ।

צְנִיף	אֶשֶׁר	כָּל-	אֵת	וְיַעֲשֶׂה	יָבֵאוּ	בָּכֶם	לֵב	חֶכֶם-	וְכֹל-	10
आज्ञा-दिनुभएको-छ	जो	सबै	त्यो	र-बनाओस्	आओस्	तिम्रो-बीचमा	हृदयका	बुद्धिमान्	र-सबै	
<a href="#">H6680</a>		<a href="#">H3605</a>	<a href="#">H0853</a>		<a href="#">H0935</a>			<a href="#">H2450</a>	<a href="#">H3605</a>	

יְהוָה:  
परमप्रभुले  
[H3068](#)

“तिमीहरू जो निपुण कर्मीहरू छौ, परमप्रभुले गर्नु भन्नु भएको आज्ञा अनुसरण गरेर सब चीजहरू बनाउनु पर्छ।

אֵת	קִרְשֵׁי	וְאֵת	קִרְסֵי	אֵת	מִכְסֵּהוּ	וְאֵת	אֶהָלָו	אֵת	הַמְּשָׁכָן	אֵת	11
त्यसका	तक्ताहरू	र-त्यसका	हुकहरू	त्यसका	छोप्रे	र-त्यसको	पाल	त्यसको	पवित्र-वासस्थान	त्यो	
<a href="#">H0853</a>	<a href="#">H7175</a>	<a href="#">H0853</a>	<a href="#">H7165</a>	<a href="#">H0853</a>	<a href="#">H4372</a>	<a href="#">H0853</a>	<a href="#">H0168</a>	<a href="#">H0853</a>	<a href="#">H4908</a>	<a href="#">H0853</a>	

בְּרִיָּו  
डन्डाहरू  
אֵת  
त्यसका  
עֲמֻדָיו  
खाम्बाहरू  
וְאֵת  
र-त्यसका  
אֶת  
आधारहरू  
H0134  
H0853  
H5982  
H0853  
H1280

पवित्र पाल, त्यसको बाहिरी पाल र त्यसलाई आवरणहरू, अंकुसे, बार, खम्बा अनि आधारहरू,

אֵת	הָאָרֶן	וְאֵת	בְּרִיָּו	אֵת	הַכַּפֹּרֶת	וְאֵת	פְּרָכֹת	הַמְּסָךְ	12
त्यो	सन्दूक	र-त्यसका	डन्डाहरू	त्यो	प्रायश्चित्तको-ढक्कन	र-त्यो	पर्दाको	पर्दा	
	<a href="#">H0727</a>	<a href="#">H0853</a>	<a href="#">H0905</a>	<a href="#">H0853</a>	<a href="#">H3727</a>	<a href="#">H0853</a>	<a href="#">H6532</a>	<a href="#">H4539</a>	

पवित्र सन्दूक, त्यसका डण्डाहरू अनि आवरण र पर्दा जसले पवित्र सन्दूक राखिने जग्गा ढाक्नेछ।

אֵת	הַשֻּׁלְחָן	וְאֵת	בְּרִיָּו	וְאֵת	כָּל-	כָּלֵיו	וְאֵת	לְחֶם	הַפָּנִים	13
त्यो	टेबुल	र-त्यसका	डन्डाहरू	र-त्यसका	सबै	भाँडाहरू	र-त्यो	रोटी	उपस्थितिको	
	<a href="#">H7979</a>	<a href="#">H0853</a>	<a href="#">H0905</a>	<a href="#">H0853</a>	<a href="#">H3605</a>	<a href="#">H3627</a>	<a href="#">H0853</a>	<a href="#">H3899</a>	<a href="#">H6440</a>	

टेबल अनि यसको डण्डाहरू र यसको चीज-बीजहरू जो टेबलमाथि राखिन्छ अनि विशेष रोटी परमप्रभुको अघाडी राखिन्छ।

וְאֵת	מִנְחָת	הַמְּאֹר	וְאֵת	כָּלֵיהָ	וְאֵת	נִרְתִּיחָהּ	וְאֵת	שֶׁמֶן	הַמְּאֹר	14
र-त्यो	बत्तीदानीको	बत्तीदान	र-त्यसका	भाँडाहरू	र-त्यसका	बत्तीहरू	र-त्यो	तेल	बत्तीदानको-लागि	
	<a href="#">H4501</a>	<a href="#">H3974</a>	<a href="#">H0853</a>	<a href="#">H3627</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H0853</a>	<a href="#">H8081</a>	<a href="#">H3974</a>	

बत्तीको निम्ति सामदान, त्यसले सबै सामग्रीहरूमा प्रकाश दिन्छ, अनि तेल त्यो जलेर प्रकाश दिन्छ।

15	וְאֶת־ ר-त्यो H0853	מִזְבֵּחַ धूपको H4196	הַקְטֹרֶת धूपको-वेदी H7004	וְאֶת־ र-त्यसका H0853	בְּרִיּוֹ डन्डाहरू H0905	וְאֶת־ र-त्यो H0853	שֶׁמֶן अभिषेकको H8081	הַמְשָׁחָה तेल H0853	וְאֶת־ र-त्यो H0853	קְטֹרֶת सुगन्धित H7004	הַסִּמִּים धूपको-मसला H5561
----	---------------------------	-----------------------------	----------------------------------	-----------------------------	--------------------------------	---------------------------	-----------------------------	----------------------------	---------------------------	------------------------------	-----------------------------------

וְאֶת־ र-त्यो H0853	מִסְדָּה पर्दा H4539	הַפֶּתַח ढोकाको H6607	לְפֶתַח ढोकाको-लागि H6607	הַמְשָׁכָן पवित्र-वासस्थानको H4908
---------------------------	----------------------------	-----------------------------	---------------------------------	--

धूपको निम्ति वेदी अनि त्यसका डण्डाहरू, अभिषेक गर्ने तेल, अनि सुगन्धित धूप र पवित्र पालको प्रवेशद्वारमा लगाइने पर्दा,

16	וְאֶת־ त्यो H0853	מִזְבֵּחַ होमबलिको H4196	הָעֹלָה होमबलिको-वेदी H0853	וְאֶת־ र-त्यसको H0853	מִכְבַּר काँसाको-जाली H4345	הַנְּחֹשֶׁת काँसाको H0853	אֲשֶׁר־ जुन H0853	לֹא त्यसको H0853	אֶת־ त्यसका H0853	בְּרִיּוֹ डन्डाहरू H0905
----	-------------------------	--------------------------------	-----------------------------------	-----------------------------	-----------------------------------	---------------------------------	-------------------------	------------------------	-------------------------	--------------------------------

וְאֶת־ र-त्यसका H0853	כָּל־ सबै H3605	כִּלְיוֹ भाँडाहरू H3627	אֶת־ त्यो H0853	הַכִּיֹּר धुनेको-कुण्ड H3595	וְאֶת־ र-त्यसको H0853	כִּנּוֹ आधार H3653
-----------------------------	-----------------------	-------------------------------	-----------------------	------------------------------------	-----------------------------	--------------------------

होमबलिको निम्ति वेदी अनि काँसाको कोरेसो डण्डाहरू अनि वेदीमा प्रयोग गरिने सबै चीजहरू, काँसाको बटुका र तिनका आधार,

17	אֶת־ त्यो H0853	קַלְעִי आँगनका-पर्दाहरू H0853	הַחֹזֶר आँगनको H0853	אֶת־ त्यसका H0853	עֲמֻדָיו खाम्बाहरू H5982	וְאֶת־ र-त्यसका H0853	אֲדָנֶיהָ आधारहरू H0134	וְאֶת־ र-त्यो H0853	מִסְדָּה पर्दा H4539	שָׁעָר ढोकाको H8179	הַחֹזֶר आँगनको H0853
----	-----------------------	-------------------------------------	----------------------------	-------------------------	--------------------------------	-----------------------------	-------------------------------	---------------------------	----------------------------	---------------------------	----------------------------

आँगन वरिपरिको पर्दा। तिनीहरूका डण्डाहरू र आधार जुन आँगनको फाटकमा राखिएको थियो।

18	אֶת־ त्यो H0853	יְתֻדָּה खुँटाहरू H3489	הַמְשָׁכָן पवित्र-वासस्थानको H4908	וְאֶת־ र-त्यो H0853	יְתֻדָּת खुँटाहरू H3489	הַחֹזֶר आँगनको H0853	וְאֶת־ र-त्यसका H0853	מִיתְרֵיהֶם डोरीहरू H4340
----	-----------------------	-------------------------------	--	---------------------------	-------------------------------	----------------------------	-----------------------------	---------------------------------

चुकुलहरूले पवित्र पाल अनि आँगनका वरिपरिको पर्दाहरू अडाउनलाई प्रयोग गरिएका चुकुलहरू स्थिर राख्छन् अनि डोरी जसले ती चुकुललाई बाधेर राख्छ।

19	אֶת־ त्यो H0853	בְּנֵי־ सेवाको H0853	הַשָּׂרָד लुगाहरू H8278	לְשָׂרָת सेवा-गर्न H8334	בִּקְרָשׁ पवित्र-स्थानमा H6944	אֶת־ त्यो H0853	בְּנֵי־ पवित्र-लुगाहरू H6944	הַקֹּדֶשׁ पवित्र H6944	לְאַהֲרֹן हारूनको-लागि H0175	הַכֹּהֵן पुजारी H3548
----	-----------------------	----------------------------	-------------------------------	--------------------------------	--------------------------------------	-----------------------	------------------------------------	------------------------------	------------------------------------	-----------------------------

וְאֶת־ र-त्यसका H0853	בְּנֵי־ छोराहरूको-लागि H0853	לְכַהֵן पुजारी-गर्न H3547
-----------------------------	------------------------------------	---------------------------------

पवित्र स्थानमा पूजाहारीहरूले विशेष बुनेको लुगा लगाउनु पर्छ। हारून अनि उसका छोराहरूले पूजाहारी भई सेवा गर्दा यी पोशाकहरू लगाउँथे।”

20	וַיָּצְאוּ र-गए H3318	כָּל־ सबै H3605	עֲדָת समुदाय H5712	בְּנֵי־ इसाएलका-सन्तानहरू H3478	יִשְׂרָאֵל इसाएलका H3478	מִלִּפְנֵי मोशाको-सामुबाट H6440	מִשָּׁה मोशाको H4872
----	-----------------------------	-----------------------	--------------------------	---------------------------------------	--------------------------------	---------------------------------------	----------------------------

तब इसाएली मानिसहरू मोशालाई छोडेर गए।

21	וַיָּבֹאוּ र-आए H0935	כָּל־ सबै H3605	אִישׁ मानिसहरू H0376	אֲשֶׁר־ जसको H3605	נִשְׁאָו हृदयले-प्रेरित-गर्यो H5375	לְבוֹ हृदय H3605	וְכֹל र-सबै H3605	אֲשֶׁר जसको H5068	נְדָבָה आत्मा-इच्छा-गर्यो H7307	רוּחוֹ आत्मा H7307
----	-----------------------------	-----------------------	----------------------------	--------------------------	---	------------------------	-------------------------	-------------------------	---------------------------------------	--------------------------

אֲתָו त्यसलाई H0853	הִבִּיאוּ ल्याए H0935	אֶת־ ती H0853	תְּרוּמַת भेटी H8641	יְהוָה परमप्रभुको H3068	לְמִלְאֲכָת भेटघाट-पालको H4399	אֹהֶל पालको H0168	מוֹעֵד कामको-लागि H4150	וְלְכָל־ र-सबै H3605	עֲבֹדָתוֹ सेवाको-लागि H5656
---------------------------	-----------------------------	---------------------	----------------------------	-------------------------------	--------------------------------------	-------------------------	-------------------------------	----------------------------	-----------------------------------

וְלְבְנֵי र-पवित्र H0853	הַקֹּדֶשׁ लुगाहरूको-लागि H6944
--------------------------------	--------------------------------------

तिनीहरू जसले परमप्रभुलाई भेटीहरू चढाउन इच्छा गरे तिनीहरूले सबै भेटीहरू ल्याए। ती भेटीहरू भेट हुने पालको काममा अनि विशेष पोशाकको निम्ति प्रयोग गरियो।

וַיָּבֵאוּ	הַאֲנָשִׁים	עַל-	הַנָּשִׁים	וְכָל-	נָדִיב	לֵב	הַבְּיָאוּ	תָּח	וַיָּבֵאוּ	22
र-आए	पुरुषहरू	सँगै	स्त्रीहरू	सबै	ईच्छुक	हृदयका	ल्याए	चुरा	र-नाकको-मुन्दी	
<a href="#">H0935</a>	<a href="#">H0376</a>		<a href="#">H0802</a>	<a href="#">H3605</a>	<a href="#">H5081</a>		<a href="#">H0935</a>	<a href="#">H2397</a>	<a href="#">H5141</a>	

וְכוּמוֹ	כָּל-	כָּלִי	זָהָב	וְכָל-	אִישׁ	אֲשֶׁר	הַנָּיִף	תְּנוּפֹת	זָהָב	לִיהוּדָה:
र-गहना	सबै-प्रकारका	गहनाहरू	सुनका	र-सबै	मानिसहरूले	जसले	हल्लाए	हल्लाउने-भेटी	सुनको	परमप्रभुलाई
<a href="#">H3558</a>	<a href="#">H3605</a>	<a href="#">H3627</a>	<a href="#">H2091</a>	<a href="#">H3605</a>	<a href="#">H0376</a>			<a href="#">H8573</a>	<a href="#">H2091</a>	<a href="#">H3068</a>

सबै पुरुष र स्त्रीहरू ज-जसले भेटी चढाउनु चाहन्थे सबै प्रकारको सुनका गहनाहरू ल्याए। तिनीहरूले कुण्डल, औंठी र अंकुसेहरू ल्याए। तिनीहरू सबैले परमप्रभुको निम्ति यी भेटीहरू चढाए।

וְכָל-	אִישׁ	אֲשֶׁר-	נִמְצָא	אֵתוֹ	תְּכֵלֶת	וְאַרְגָּמָן	וְתוֹלְעֹת	שְׁנֵי	וְשֵׁשׁ	23
र-सबै	मानिसहरू	जससँग	पाइयो	सँगमा	नीलो-कपडा	र-बैजनी	र-किर्मिजी	रङ्गको	र-मसिनो-कपडा	
<a href="#">H3605</a>	<a href="#">H0376</a>	<a href="#">H4672</a>	<a href="#">H0854</a>	<a href="#">H0854</a>	<a href="#">H8504</a>	<a href="#">H0713</a>		<a href="#">H8144</a>		

וְעֵינִים	וְעֹרֹת	אֵילָן	מֵאֲדָמִים	וְעֹרֹת	תְּחָשִׁים	הַבְּיָאוּ:
र-बाखाको-रौं	र-भेडाको-छालाहरू	भेडाको	रातो-रङ्गको	र-छालाहरू	टहश-छालाको	ल्याए
<a href="#">H5795</a>	<a href="#">H5785</a>		<a href="#">H0119</a>	<a href="#">H5785</a>	<a href="#">H8476</a>	<a href="#">H0935</a>

प्रत्येक मानिसहरू जोसित मिहीन सुती अथवा निलो, बैजनी, रातो धागो, मसिनो सुती कपडा थिए, परमप्रभुलाई चढाउन ल्याए। प्रत्येक मानिस जससित बाखाका भुत्ला अनि सुकाएको बाखाको छाला अथवा मिहीन छाला थियो ती छालाहरू परमप्रभुलाई चढाउन ल्याए।

כָּל-	מַרְיָם	תְּרוּמַת	כֶּסֶף	וּנְחֹשֶׁת	הַבְּיָאוּ	אֵת	תְּרוּמַת	יְהוֹנָה	וְכָל	אֲשֶׁר	24
सबै	चढाउनेहरूले	भेटी	चाँदीको	र-काँसाको	ल्याए	त्यो	भेटी	परमप्रभुको-लागि	र-सबै	जससँग	
<a href="#">H3605</a>		<a href="#">H8641</a>	<a href="#">H3701</a>		<a href="#">H0935</a>	<a href="#">H0853</a>	<a href="#">H8641</a>	<a href="#">H3068</a>	<a href="#">H3605</a>		

נִמְצָא	אֵתוֹ	עֲצֵי	שִׁטִּים	לְכָל-	מְלֹאכֶת	הָעֵבֶרָה	הַבְּיָאוּ:
पाइयो	सँगमा	शिष्टिम	काठ	सबै-प्रकारको	सेवाको	कामको-लागि	ल्याए
<a href="#">H4672</a>	<a href="#">H0854</a>	<a href="#">H6086</a>	<a href="#">H7848</a>	<a href="#">H3605</a>	<a href="#">H4399</a>	<a href="#">H5656</a>	<a href="#">H0935</a>

प्रत्येक जोसँग चाँदी अथवा काँसा थियो परमप्रभुकाहाँ विशेष भेटीहरू स्वरूप चढाए। जोसँग बबुलको काठ थियो यो काममा प्रयोग गराउनु ल्याए।

וְכָל-	אִשָּׁה	חַכְמַת-	לֵב	בִּינְדִיָּה	טָווּ	וַיָּבֵאוּ	מִטְּוֵהָ	אֵת-	הַתְּכֵלֶת	וְאֵת-	25
र-सबै	स्त्रीहरू	बुद्धिमान्	हृदयका	आफ्ना-हातले	काते	र-ल्याए	कातेको	त्यो	नीलो-कपडा	र-त्यो	
<a href="#">H3605</a>	<a href="#">H0802</a>	<a href="#">H2450</a>		<a href="#">H3027</a>	<a href="#">H2901</a>	<a href="#">H0935</a>	<a href="#">H4299</a>	<a href="#">H0853</a>	<a href="#">H8504</a>	<a href="#">H0853</a>	

הָאֲרָגְמָן	אֵת-	תּוֹלְעֹת	הַשָּׁנִי	וְאֵת-	הַשָּׁשׁ:
बैजनी	त्यो	किर्मिजी	रङ्गको	र-त्यो	मसिनो-कपडा
<a href="#">H0713</a>	<a href="#">H0853</a>		<a href="#">H8144</a>	<a href="#">H0853</a>	

प्रत्येक निपुण स्त्रीहरूले मसिनो सुती कपडा, निलो, बैजनी अनि रातो धागो बनाए।

וְכָל-	הַנָּשִׁים	אֲשֶׁר	נִשְׂאָ	לֵבָן	אֲתָנָה	בְּחֻמָּה	טָווּ	אֵת-	הָעֵינִים:	26
र-सबै	स्त्रीहरू	जसको	हृदयले-प्रेरित-गर्यो	हृदय	तिनीहरूलाई	बुद्धिमा	काते	त्यो	बाखाको-रौं	
<a href="#">H3605</a>	<a href="#">H0802</a>		<a href="#">H5375</a>		<a href="#">H0853</a>	<a href="#">H2451</a>	<a href="#">H2901</a>	<a href="#">H0853</a>	<a href="#">H5795</a>	

ती सबै स्त्रीहरू जो निपुण थिए अनि सहायता गर्न चाहन्थे तिनीहरूले पनि बाखाको भुत्लाबाट लुगाहरू बनाए।

וְהַנְּשָׂאִים	הַבְּיָאוּ	אֵת	אֲבָנֵי	הַשֹּׁהַם	וְאֵת	אֲבָנֵי	בְּחֻמָּה	אֵת-	הָעֵינִים:	27
र-अगुवाहरूले	ल्याए	त्यो	सोहमका-ढुङ्गाहरू	सोहमको	र-त्यो	जडाउको-ढुङ्गाहरू	जडाउको	जडाउको	एपोदको-लागि	
	<a href="#">H0935</a>	<a href="#">H0853</a>	<a href="#">H0068</a>	<a href="#">H7718</a>	<a href="#">H0853</a>	<a href="#">H0068</a>	<a href="#">H4394</a>	<a href="#">H0068</a>	<a href="#">H0646</a>	

וְלַחֹשֶׁן:  
र-छातीपट्टीको-लागि  
[H2833](#)

नायक मानिसहरूले पनि गोमेद अनि र अन्य रत्नहरू ल्याए। यी रत्नहरू एपोद अनि न्याय थैलीमाथि लगाए।

וְאֵת-	הַבָּשֵׂם	וְאֵת-	הַשָּׁמֶן	לְמָאוֹר	וְלַשֶּׁמֶן	הַמְשֻׁחָה	וְלַקְטָרֹת	הַסִּמִּים:
र-त्यो	सुगन्ध	र-त्यो	तेल	बत्तीदानको-लागि	र-अभिषेकको	तेलको-लागि	र-सुगन्धित	धूपको-मसला
<a href="#">H0853</a>	<a href="#">H11314</a>	<a href="#">H0853</a>	<a href="#">H8081</a>	<a href="#">H3974</a>	<a href="#">H8081</a>	<a href="#">H7004</a>	<a href="#">H7004</a>	<a href="#">H5561</a>



וְחֹשֶׁבֶת र-डिजाइनरको <a href="#">H2803</a>	אֲחֵרָשׁ कारिगरीको <a href="#">H2796</a>	מְלָאכָה काम <a href="#">H4399</a>	כָּל- सबै-प्रकारको <a href="#">H3605</a>	לַעֲשׂוֹת गर्न <a href="#">H3605</a>	לֵב हृदयको <a href="#">H2451</a>	חִכְמַת बुद्धिमान् <a href="#">H2451</a>	אָדָם तिनीहरूलाई <a href="#">H0853</a>	מְלֵא भर्नुभयो <a href="#">H4390</a>
כָּל- सबै-प्रकारको <a href="#">H3605</a>	עֲשֵׂי गर्नेहरू <a href="#">H0707</a>	וְאֲרָג र-बुन्नेको <a href="#">H0707</a>	וּבִשָּׁשׁ र-मसिनो-कपडामा <a href="#">H8144</a>	הַשָּׂנִי रङ्गको <a href="#">H8144</a>	בְּתוֹלְעֵת किर्मिजी <a href="#">H0713</a>	וּבְאֲרָגְמָן र-बैजनीमा <a href="#">H0713</a>	בְּתִלּוֹת नीलो-कपडामा <a href="#">H8504</a>	וְרָקָם र-बुट्टा-काढ्नेको <a href="#">H7551</a>
					מְחַשְׁבֵּת: योजनाहरू <a href="#">H4284</a>	וְחֹשֶׁבֶת र-कलात्मक-योजनाकारहरू <a href="#">H2803</a>	מְלָאכָה सीप <a href="#">H4399</a>	

परमप्रभुले तिनीहरूलाई काठ र धातुमा। कुँद्ने र बुट्टा बनाउने अनि निलो, बैजनी अनि रातो धागोबाट लुगा अनि मिहीन सुती लुगा बनाउने सीप दिनु भएको छ।